



बान्नीगढी जयगढ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
जयगढ, अछाम
सुदूरपश्चिम प्रदेश, नेपाल

औषधि खरिद सम्बन्धी सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना ।

प्रथम पटक प्रकाशित मिति: २०७९/०९/१७

यस बान्नीगढी जयगढ गाउँपालिकाको कार्यालय अन्तर्गतका स्वास्थ्य संस्थाहरूलाई चालु आ.व.२०७९/८० का लागि आवश्यक औषधिहरू सिलबन्दी दरभाउ पत्रबाट खरिद गर्नु भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक फर्म/कम्पनी तथा आपूर्ति कर्ताहरूबाट निम्न शर्तहरूको अधिनमा रही सिलबन्दी दरभाउपत्र पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू:

१. सिलबन्दी दरभाउपत्र पेश गर्ने व्यवसायीहरू तथा आपूर्ति कर्ताहरूले चालु आ.व.को लागि नवीकरण भएको व्यवसाय दर्ता प्रमाण-पत्र आ.ब.२०७८/७९ सम्मको कर चुक्ता प्रमाण-पत्र तथा मु.अ.करमा दर्ता भएको प्रमाण-पत्रको प्रतिलिपि, औषधि व्यवस्था विभागबाट प्राप्त इजाजत पत्रको प्रमाणित प्रतिलिपि अनिवार्य संलग्न राखी सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ ।
२. सिलबन्दी दरभाउपत्र पेश गर्ने व्यवसायीहरूले दलभाउपत्र पेश गर्दा PPMO's e-GP system www.bolpatra.gov.np/egp मार्फत् सिलबन्दी दरभाउ पेश गर्नुपर्नेछ ।
३. **दरभाउपत्र फाराम खरिद सम्बन्धी दस्तुत तथा धरौटी बैंक दाखिला सम्बन्धी जानकारी**
 - बैंकको नाम र ठेगाना: सिभिल बैंक बान्नीगढी शाखा ।
 - कार्यालयको नाम: बान्नीगढी जयगढ गाउँपालिका जयगढ, अछाम (कार्यालयको कोड नं.८०७७२५०४००)
 - कार्यालयको खाता नं. ०७२१०२०२७१८०६७ (राजस्व खाता), ०७२१०२०२७१८०३५ (धरौटी खाता)
४. सिलबन्दी दरभाउ पेश गर्दा PPMO's e-GP system www.bolpatra.gov.np/egp मार्फत् मिति २०७९/१०/०२ गते दिनको १२ बजेसम्म दर्ता गराई सक्नुपर्नेछ ।
५. दर्ता हुन आएका सिलबन्दी दरभाउपत्र मिति २०७९/१०/०२ गते दिनको १२:०० बजे दरभाउ पत्रदाता स्वयं वा निजको प्रतिनिधि र कार्यालयको प्रतिनिधिहरूको रोहबरमा यस कार्यालयमा खोलिनेछ । दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
६. दरभाउपत्रको मान्य अवधि दरभाउ पत्र पेश गर्ने अन्तिम मितिबाट ४५ दिनको हुनुपर्नेछ । दरभाउपत्र दाताले जमानत बापतको रकम नगदै जम्मा गर्नुपर्ने भएमा बान्नीगढी जयगढ गाउँपालिकाको सिभिल बैंक शाखामा धरौटी खाता नं. ०७२१०२०२७१८०३५ मा धरौटी रकम जम्मा गरेको भौचर वा मान्यता प्राप्त वाणिज्य बैंकले यस कार्यालयको नाममा जारी गरेको कम्तीमा ७५ दिनको (दरभाउपत्र पेश गर्ने अन्तम मितिबाट) मान्य अवधि भएको बैंक जमानत पत्र पेश गर्नुपर्नेछ ।
७. पेश भएका दरभाउपत्र आंशिक, आइटम वाइज वा पूर्ण रूपमा स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस कार्यालयमा निहित रहनेछ ।
८. खरिद गरिने औषधिको प्रयोग गर्ने अवधि यस कार्यालयको स्टोरमा दाखिला हुँदा कम्तीमा १८ महिना बाँकी रहेको हुनुपर्नेछ र १८ महिना एक्सपाइरी म्याद हुनेको हकमा कम्तीमा ७५ प्रतिशत म्याद बाँकी रहेको हुनुपर्नेछ ।
९. दरभाउपत्रदाताले आपूर्ति गर्न चाहेको औषधिको उत्पादन कम्पनी र उत्पादन भएको मुलुकको नाम प्रष्टसँग उल्लेख गर्नुपर्नेछ ।
१०. दरभाउपत्र दाताले आपूर्ति गर्ने औषधि Who-GMP Certified कम्पनीको हुनुपर्नेछ ।
११. दरभाउपत्र दाताले आपूर्ति गर्ने प्रत्येक औषधिहरू औषधि व्यवस्था विभागमा दर्ता भएको हुनुपर्नेछ । औषधि प्याकिङ्ग (स्ट्रि, बोटल) बाहिर औषधिको जेनेरिक नाम, शक्ति, उत्पादन मिति, एक्सपाइरी मिति, व्याच नं., उत्पादक कम्पनीको नाम र नेपाल सरकारबाट निःशुल्क वितरणको लागि वा यो औषधि बिक्रिका लागि होइन भनी प्याकिङ्गमा स्पष्टसँग उल्लेख भएको हुनुपर्नेछ । सो नलेखिएका औषधिहरू कार्यालयले लिने छैन ।
१२. आपूर्ति हुने सबै झोल तथा पाउडर औषधिहरू प्लाष्टिक बोटलमा प्याकिङ्ग भएको हुनुपर्नेछ ।

१३. दरभाउपत्र पेश गर्दा औषधि तथा सर्जिकल सामानहरूको Price Schedule अनिवार्य पेश गर्नुपर्नेछ । साथै उक्त Price Schedule र e-Bid मा पेश भएको BOQ को भ्याट बाहेकको रकमको आधारमा मूल्यांकन हुनेछ ।
१४. दरभाउपत्र साथ पेश गर्ने कागजातको प्रतिलिपिहरू प्रचलित कानून अनुसार प्रमाणित भएको हुनुपर्नेछ । साथै अपलोड गर्ने कागजातहरू PDF Format मा हुनुपर्नेछ ।
१५. यसमा उल्लेख हुन छुट भएको अन्य कुराको हकमा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम हुनेछ ।

ठेक्का सम्बन्धी विवरण:

क्र.सं.	ठेक्का नं.	विवरण	फारम दस्तुर रू.	दरभाउपत्र जमानत रकम र अवधि		लागत अनुमान रू (with out VAT)
				जमानत रकम रू.	अवधि	
१.	BJRM/HEALTH/SQ/G/2079-080/01	Procurement of Medicine	3000	75000	45 days	2916120

प्रमुख प्रशासकीय अधिकृत